

मिति २०७८ साल जेष्ठ १७ गतेको श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकको निर्णय

प्रस्तावहरू:

१. आ.व. २०७८/७९ का लागि श्रोत अनुमान सम्बन्धमा ।
२. आ.व. २०७८/७९ का लागि बजेटको सीमा निर्धारण सम्बन्धमा ।
३. बजेट तथा कार्यक्रम निर्धारणका लागि निर्देशन सम्बन्धमा ।
४. कोभिड १९ महामारीको सनदर्भमा बजेट तथा योजना तर्जुमा सम्बन्धमा ।

निर्णयहरू:

१. **निर्णय नं. १:** प्रस्ताव नं. १ मा छलफल गर्दा मिति २०७८-०१-२६ गतेको राजस्व परामर्श समितिको प्रतिवेदन तथा अर्थ मन्त्रालयको च.नं. ८० मिति २०७७-१२-१६ को पत्र र आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नं. १ को च.नं. ४७५ मिति २०७८-०१-१६ को पत्रानुसार प्राप्त आ.व. २०७८/७९ को लागि प्राप्त हुने राजस्व बाँडफाँड र वित्तीय समानीकरण अनुदानको अनुमानित विवरण लगायतको आधारमा आ.व. २०७८/७९ का लागि यस गाउँपालिकाको देहाय बमोजिम श्रोत अनुमान गर्ने सर्वसम्मत निर्णय गरियो।

सि.नं.	विवरण	अनुमानित रकम (हजार)
१.	आन्तरिक आय	५४२०
२.	अधिल्लो बाट ल्याउने	११०८४.२९
३.	संघीय समानीकरण अनुदान	७९०००
४.	संघीय राजस्व बाँडफाँड	५६९१८
५.	प्रदेश समानीकरण अनुदान	४३०८
६.	प्रदेश सवारी राजस्व बाँडफाँड	२३६९.७१
	जम्मा	१५९१००

२. **निर्णय नं. २:** प्रस्ताव नं. २ मा छलफल गर्दा बजेटको प्रकृति, भौगोलिक तथा विषयगत सन्तुलन समेत कायम गर्न देहाय बमोजिम बजेटको सीमा निर्धारण गर्ने सर्वसम्मत निर्णय गरियो।

सि.नं.	विवरण	बजेट प्रकृति	रकम (हजार)	प्रतिशत
१.	गाउँ कार्यपालिका	चालू	७८९४०	४९.६१
		पूँजीगत (गा.पा. तथा वडा)	८०१६०	५०.३८
		जम्मा	१५९१००	१००
	विषयगत क्षेत्र	बजेटको सीमा (हजार)		
१.	पूर्वाधार विकास गाउँपालिका		३६२१०	२२.७५
	पूर्वाधार विकास वडा समिति		२४३१४.७१	१५.२८
	वडा समपुरक कोष		५६८५.२९	३.५७

२.	आर्थिक विकास		९४३०			५.९२	
३.	सामाजिक विकास		१८१४२			११.४	
४.	वन, वातावरण तथा विपद् व्यवस्थापन		४५००			२.८२	
५.	सुशासन तथा संस्थागत विकास		३४८२			२.१८	
६.	प्रशासनिक तथा कार्यालय सञ्चालन		५३४३६			३३.५८	
विषयगत महाशाखा, शाखा तथा वडा कार्यालय		विषय क्षेत्र अनुसार बजेट सीमा रकम					जम्मा रकम
		आर्थिक विकास	सामाजिक विकास	पूर्वाधार विकास	वन, वातावरण तथा विपद् व्यवस्थापन	सुशासन तथा संस्थागत विकास	
प्रशासन, योजना तथा अनुगमन				७३८२		३१८२	१०५६४
पूर्वाधार विकास				५३१२८			५३१२८
कृषि तथा पशुपक्षी विकास		६४३०					६४३०
उद्योग, पर्यटन र रोजगार		३०००					३०००
वातावरण र विपद् व्यवस्थापन					४५००		४५००
शिक्षा तथा मानव संसाधन			८७००				८७००
जनस्वास्थ्य तथा पोषण			७४१२				७४१२
खानेपानी तथा सरसफाई				६६००			६६००
महिला, बालबालिका र लक्षित वर्ग			१५९०				१५९०
युवा, खेलकुद, कला तथा संस्कृति			४४०				४४०
न्याय						३००	३००
सूचना प्रविधि				३०००			३०००
कार्यालय सञ्चालन						५३४३६	५३४३६
जम्मा		९४३०	१८१४२	७०११०	४५००	५६९१८	१५९१००
जम्मा प्रतिशत		५.९३	११.४	४४.०६	२.८२	३५.७७	१००

३. निर्णय नं.३: प्रस्ताव नं. ३ मा छलफल गर्दा बजेट तथा कार्यक्रमलाई दिगो विकास तर्फ लक्षित गरि आगामी आ.व.का प्राथमिकताहरूमा जनताले स्पष्ट रूपले अनुभूति गर्ने गरि प्रगति हासिल गर्दै बजेट अनुशासन समेत कायम

गराउन बजेट तथा कार्यक्रम तर्जुमा समिति र वडा समिति सबैलाई देहायका निर्देशन जारी गर्ने सर्वसम्मत निर्णय गरियो ।

- संविधान र प्रचलित कानून बमोजिम स्थानीय तहको कार्य जिम्मेवारी भित्र रहेका विषय, आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने ।
- आवधिक तथा विषयक्षेत्र रणनीतिक/गुरुयोजनाको सोच, लक्ष्य, रणनीति, तथा प्राथमिकता अनुसारका आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने ।
- निर्णय नं. १ र २ मा निर्धारण भएको सीमा बमोजिम बजेट तथा कार्यक्रम तर्जुमा गर्ने।
- चालु आर्थिक वर्षमा संचालित त्रमागत र अधुरा आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिने ।
- आयोजन वैकमा समावेश र नभएको भए वातावरणीय अध्ययन लगायत संभाव्यता अध्ययन भई डिजाईन, लागत अनुमान सहित विस्तृत अध्ययन प्रतिवेदन तयार भएका आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने ।
- अति विपन्न, सिमान्तकृत एवम् दलित, जनजाती, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक जस्ता लक्षित वर्ग, समुदाय र परिवारलाई प्रत्यक्ष लाभ पुग्ने आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने ।
- वातावरण संरक्षण तथा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन जस्ता विषयमा प्रत्यक्ष लाभ पुग्ने आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने ।
- उद्यमशीलता, उत्पादन र रोजगार बृद्धि हुने एवं गाउँपालिकाको आन्तरिक आयमा बृद्धिमा योगदान गर्ने आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने ।
- स्थानीय स्रोत, साधन, सीप, दक्षता, र कच्चा पदार्थमा आधारित उद्यम व्यवसाय सिर्जना र विकास गर्ने आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने ।
- सामाजिक न्याय अभिवृद्धि गर्ने, सुशासन तथा जवाफदेहिता अभिवृद्धि र प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्ने कार्यक्रम प्रस्ताव गर्ने ।
- कृषि, खाद्यान्न, पशुपंक्षी तथा पर्यटन उपजको उत्पादन, व्यवसायीकरण, विविधिकरण र आद्योगीकरणलाई सहयोग पुर्याउने आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने ।
- स्थानीय तहको नीति तथा कानूनले निर्धारण गरेका दायित्वलाई सम्बोधन गर्ने आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने ।
- योग, ज्ञान तथा सीप विकास, अध्ययन, खोज, अनुसन्धान र आविष्कारसँग सम्बन्धित आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने ।
- बालबालिकालाई केन्द्रविन्दुमा राखी उनीहरूको बचाउ, संरक्षण, विकास र सहभागिता अभिवृद्धि गर्ने आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने ।
- गाउँपालिकाको समग्र तथा सन्तुलित विकासमा योगदान पुग्ने आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने ।
- वडा समितिले चालु प्रकारका कार्यक्रम तथा योजना सिफारिस गर्न पाईने छैन ।

- वडा समितिले स्वास्थ्य, शिक्षा, कृषि तथा पशु, महिला विकास, सुशासन प्रवर्द्धन लगायतका विषयगत कार्यक्रम प्राथमिकीकरण गरि गाउँ कार्यपालिकाको सम्बन्धित विषयगत समितिमा नै प्रस्ताव गर्ने ।
- योजना प्रस्ताव गर्दा सो मा गरिने कृयाकलाप सुक्ष्म रुपमा स्पष्ट रुपले उल्लेख गर्ने ।
- कुनै एक कार्यक्रमको प्रभाव बहुपक्षीय हुनसक्ने भएतापनि कार्यक्रम प्रस्ताव गर्दा एक भन्दा बढी विषयको सम्मिश्रण हुने गरि नगर्ने ।
- साना, टुक्रे र संख्यात्मक रुपमा धेरै आयोजना छनौट नगरी उपलब्धीमूलक र प्रतिफलमुखी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्ने एवं सम्भव भए सम्म अनुमानित लागत अनुमान रु.२,००,००० (दुई लाख मात्र) वा सो भन्दा बढीको मात्र प्रस्ताव गर्ने ।
- पूर्वाधार निर्माण तथा स्तरोन्नति सम्बन्धि योजना सिफारिस गर्दा वास्तविक प्रतिफल देखिने, पुनः सोही परिमाणमा श्रोत विनियोजन गर्नु नपर्ने तथा दिगो निर्माण हुने प्रकारका योजना मात्र सिफारिस गर्ने।
- गत वर्षको बाँकी कार्यको भुक्तानी गर्ने कार्य स्थानीय तथा अन्य प्रचलित कानून विपरीत हुने भएकोले सो प्रयोजनका लागि योजना सिफारिस नगर्ने ।
- संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त कार्यक्रम तथा अन्य गैर सरकारी संस्थाबाट प्राप्त हुने कार्यक्रम समेत एकीकृत गरि आ.व. २०७८/७९ को बजेट तथा कार्यक्रम तयार पार्ने ।
- वडा समपुरक कोषका लागि योजना प्रस्ताव गर्दा वडा समितिको सीमाबाट कम्तीमा ३०% श्रोत विनियोजन हुनुपर्ने ।

४. निर्णय नं. ४, प्रस्ताव नं. ४ माथि आवश्यक छलफल गर्दा वडा स्तरमा बजेट तथा योजना तर्जुमा गर्दा देहाय बमोजिम गर्ने गराउने सर्वसम्मत निर्णय गरियो ।

- कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रण सम्बन्धमा गाउँ कार्यपालिकाको बैठकबाट भएका निर्णयहरु परिपालना गर्ने गराउने ।
- टोल तथा वडा स्तरीय बैठक तथा भेला बोलाउँदा प्रतिनिधिमूलक उपस्थिति हुने गरि मात्र बोलाउने ।
- एक स्थानमा १५ जना भन्दा बढीको भेला वा बैठक नगर्ने ।
- योजना तर्जुमाको प्रत्येक चरणमा जनस्वास्थ्यका मापदण्डको पालना कडाईका साथ गर्ने ।
- प्रत्येक वस्ती वा टोलको आवश्यकताको प्रतिनिधित्व भएको सुनिश्चित गर्ने ।
- वडा स्तरीय योजनाको प्राथमिकीकरण गरि मिति २०७८।०२।२५ गतेसम्म बजेट तथा कार्यक्रम तर्जुमा समितिमा पेश गर्ने ।